



प्रदेश सरकार
प्रदेश नं ५
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र

०८२-५६०१३०/५६००२५
ईमेल: akcdang@gmail.com
वेबसाईट : dang.akc.gov.np

दाङ्ग

स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम सम्बन्धी
प्रस्ताव आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति : २०७७/०६/१५

कृषि ज्ञान केन्द्र, दाङ्गको आ.व. २०७७/७८ को तपसिल बमोजिमको स्वीकृत वार्षिक कार्यक्रममा सहभागी हुन ईच्छुक आवेदकहरूले आवश्यक कागजातहरू सहितको प्रस्ताव सूचना प्रकाशन भएको मितिले ३० दिन (२०७७/०७/१४ गते) भित्र यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। यस सम्बन्धी थप जानकारी तथा आवश्यक मापदण्डका लागि यस केन्द्रको वेबसाईट dang.akc.gov.np वा molmac.p5.gov.np वाट स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम सञ्चालन कार्यविधि २०७६ (पहिलो संशोधन सहित) डाउनलोड गरी प्राप्त गर्न सकिनेछ।

तपसिल

| क्र.सं. | कार्यक्रमको नाम | अनुदानको सीमा | आवश्यक कागजातहरू | आवेदकको किसिम | विनियोजित बजेट (रु.लाखमा) |
|---------|--|--|--|----------------------------------|---------------------------|
| १ | स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम | न्यूनतम १ हेक्टर र अधिकतम ७ हेक्टर सम्म १. जग्गा भाडा प्रति हेक्टर बढीमा रु ६० हजार २. उत्पादनका लागि पूर्वाधार विकासमा प्रति हेक्टर कूल लागतको ५० देखि ८५% वा बढीमा रु. ७५ हजार | स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ (पहिलो संशोधन सहित)को अनुसूची ३ बमोजिमको निवेदन अनुसूची २ बमोजिमका कागजातहरू अनुसूची ४ बमोजिमको प्रस्ताव अनुसूची ८ बमोजिमको स्थानीय तहको सिफारिश | कृषक/कृषक समूह/सहकारी/कृषि फार्म | ९९.२ |

आवश्यक कागजातहरू:

१. अनुसूची-३ अनुसारको निवेदन
२. अनुसूची-४ अनुसारको आयोजनाको प्रस्ताव
३. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि
४. जग्गा धनी र भाडामा लिने कृषक वा कृषक समूह वा फार्म बीचको सम्बन्धित स्थानीय तहको रोहबरमा सम्झौता गरिएको प्रतिलिपि
५. जग्गा धनीको जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि
६. खेती गर्ने कृषक वा कृषक समूह वा फार्मले सम्झौता अवधिभर खेती गर्ने प्रतिवद्धता पत्र
७. भूमिहिन वा गरीब कृषकको हकमा सम्बन्धित वडा कार्यालयको गरीब किसानको सिफारिश पत्र। (पहाडमा ३ रोपनी वा तराईमा ५ कठ्ठा भन्दा कम जग्गा भएको वा परिवारका सदस्य मध्य कोही पनि सरकारी सेवामा नरहेको वा अन्य व्यवसायबाट मासिक १० हजार भन्दा कम आयआर्जन भएको वा गरीब घरधुरी सर्भेक्षणको परिचय पत्रवाहक)
८. अनुसूची-८ अनुसारको स्थानीय तहको सिफारिश पत्र

पुनश्च: थप जानकारीको लागि यस कार्यालयको सम्पर्क नम्बर ०८२-५६०१३० मा वा सम्पर्क व्यक्ति कृषि प्रसार अधिकृत श्री विनोद सुनार (फोन नं. ९८६८६२६३४३) लाई सम्पर्क गर्नुहुन अनुरोध छ।